

१. तोचिगी कर कार्यालयबाट सूचना बारे जानकारी !

सन् २०२२ सालको तोचिगी कर कार्यालयको काकुतेई सिंकोकु (अन्तिम कर फिर्ताको घोषणा) स्थल, तोचिगी स्योउकाईगिस्यो दाई हल रहेको जानकारी गराईन्छ । काकुतेई सिंकोकु गर्ने अवधि फेब्रुअरी महिनाको १६ तारिक देखि मार्च महिनाको १५ तारिक सम्म, बिहान ९ बजे देखि बेलुकी ४ बजे सम्म रहनेछ ।

सबै विदेशी बासिन्दाहरु मध्ये यदि कसैले आफु कामगर्ने ठाउँमा स्वदेशमा रहेका आश्रित परिवारका सदस्यहरु बारे जानकारी गराएको छैन भने, उक्त अवधिमा ति आश्रित परिवारका सदस्यहरु वापत पारिश्रमिक आय कटौती प्राप्त गर्ने घोषणा गर्न सकिन्छ ।

आश्रित परिवारका सदस्यहरुमा, करदाता स्वयंका छोराछोरी, आमा/बुवा, दाजुभाई दिदीबहिनी, नातीनतिना, हजुरआमा/बुवा, श्रीमती र श्रीमतीका आमाबुवा, श्रीमतीका हजुरआमा/बुवा, श्रीमतीका दाजुभाई दिदीबहिनीहरु पर्दछन् ।

तपाईं यदि काकुतेई सिंकोकु गर्न चाहानुहुन्छ भने, गेन्सेन् च्योउस्युउह्योउ (विथहोल्डिंग स्लिप), निवास कार्ड (जाईर्युउ कार्ड)को फोटोकपि, बसोबास संग सम्बन्धित कागजातहरु, बैंक बूक आदिको फोटोकपि आवश्यक पर्न सक्छन् ।

त्यस बाहेक, स्वदेशमा आश्रित परिवारका सदस्यहरु छन् भन्ने कुरा प्रमाणित गर्ने नाता प्रमाणित तथा उनिहरुलाई पैसा पठाएको प्रमाणित गर्ने कागजातहरु आवश्यक छ ।

“नाता प्रमाणित” भन्नाले, स्वदेशको सरकार तथा सम्बन्धित निकायले जारी गरेको कागजात, अर्को शब्दमा, परिवार दर्ताको प्रतिलिपी, जन्म दर्ता प्रमाणपत्र, विवाह दर्ता प्रमाणपत्र आदि हुन् ।

“पैसा पठाएको प्रमाण” भन्नाले, रेमिट्यान्स अनुरोध फर्मको प्रतिलिपी, क्रेडिट कार्डको स्टेटमेण्ट आदि हुन् ।

पेश गर्ने कागजातहरु विदेशी भाषामा छन् भने, त्यसको जापानी भाषामा अनुवादित प्रति पनि आवश्यक छ ।

विदेशी वासिन्दाहरुको काकुतेई सिंकोकु (अन्तिम कर फिर्ता घोषणा) सम्बन्धि निवेदनमा छाप लगाउन नपर्ने, हस्तलिखित सही गरे पनि हुने व्यवस्था भएकोछ ।

काकुतेई सिंकोकु स्थल जाँदा, प्रवेश समय तोकिएको “न्युउज्योउ सेइरीकेन्” आवश्यक पर्दछ । उक्त सेइरीकेन् सोहि दिन सिंकोकु स्थलमा वितरण गरिएको हुन्छ ।

अनि, नौलो कोरोना भाईरस संक्रमण रोकथामको लागि, मास्कको प्रयोग र सिंकोकु स्थल प्रवेश गर्दा हातहरुको कीटाणु शोधन गर्नहुन अनुरोध गरिएकोछ ।

नौलो कोरोना भाईरस संक्रमण रोकथामका उपायहरुमा यहाँहरुको सहयोगको लागि अनुरोध गरिन्छ ।

२. बालबालिका भएका परिवारहरूलाई विशेष अनुदान रकम बारे जानकारी !

नौलो कोरोना भाईरस संक्रमणबाट प्रभावित बालबालिका भएका परिवारहरूको राहतको लागि “रिजितोकुबेचु क्युउफुकिन्” (असाधारण विशेष अनुदान) प्रदान गरिने भएको जानकारी गराइन्छ ।

यो अनुदान ० बर्ष देखि उच्च माध्यमिक विद्यालय तेश्रो बर्षका बालबालिका भएका परिवारलाई, बालबालिका एकजनाको लागि १ लाख येन प्रदान गरिनेछ ।

तोचिगी नगरमा, यहि डिसेम्बर महिनाको २३ तारिकमा, लक्षित बालबालिका एकजनालाई १ लाख येन एकमुष्ट नगद प्रदान गरियो ।

अनुदान लक्षित परिवारहरूलाई, तोचिगी शियाकुस्योबाट जानकारीको सूचना प्रेषित भैसकेकोछ । बाल पोषण भत्ता प्राप्त गरिरहेका परिवारहरूलाई फेरि आवेदन दिन आवश्यक छैन ।

निम्न माध्यमिक विद्यालय उमेर भन्दा मुनिका बालबालिका भएर, उच्च माध्यमिक विद्यालय उमेरका बालबालिका भएका परिवारलाई, डिसेम्बर २३ तारिकमा उच्च माध्यमिक विद्यालय उमेरका बालबालिकाहरूको भाग पनि भुक्तानी गरिएको थियो तर उच्च माध्यमिक विद्यालय उमेरका बालबालिका मात्र भएका परिवारहरूलाई भने आवेदन दिनु आवश्यक छ । यस बाहेक, सन् २०२१ साल अक्टोबर महिना पछि जन्मेका नवजात शिशुको आमा बुवा मध्ये मुख्य रूपले घरको बजेट सम्हालेको व्यक्तिको आवेदन आवश्यक छ ।

आवेदन दिन आवश्यक परिवारहरूको लागि, सन् २०२२ सालको जनवरी महिना देखि आवेदन दर्ता शुरू भएर क्रमशः प्रदान गरिनेछ ।

आवेदन दिने तरिका, म्याद आदि विस्तृत जानकारीको लागि, कोसोदाते सिएन्-का फ़ोन २१-२२२२ मा सम्पर्क राख्नुहोला ।

3. नौलो कोरोना भाईरस संक्रमण नियंत्रण बारे जानकारी !

नौलो कोरोना भाईरस संक्रमणको बारेमा, हाल, तोचिगी-केनको सावधान स्तर (लेभेल) १ भन्दा तल छ । जापानमा, यद्यपि कोरोनाको नयाँ संक्रमित संख्या शान्त भएको देखिन्छ तर ओमिक्रोन तनाव नामक नयाँ विषम तनाव फेरि संसार भरि फैलिरहेको छ ।

ओमिक्रोन तनावमा, संक्रमण शक्ति बलियो भएर, भ्याक्सिन खोप २ पटक लिएपछि पनि संक्रमण हुने “ब्रेकथ्रू संक्रमण” बढी भएको विशेषता छ ।

जापानमा, नयाँ वर्षमा सबभन्दा महत्वपूर्ण पारंपरिक आयोजन हुनेगर्छ, त्यस्तै गरि सबै विदेशी वासिंदाहरु बिच पनि नयाँ वर्ष मनाउने आयोजन तथा महोत्सव आदि भएर धेरै जना जम्मा हुने अवसरहरु

हुनसक्छन् । ठूलो समूह नबनाउन, भरपूर रूपमा सावधान हुनुहोला ।

खसगरी, सावधान रहनु पर्ने कुराहरुमा, अस्वस्थ अवस्थामा इभेण्ट तथा भोजमा सम्मिलित नहने, धेरै मानिसहरु जम्मा भई ठूलो स्वर निकाल्ने जस्ता पार्टीहरुमा सम्मिलित नहुने ।

नौलो कोरोना भाईरस हराएको छैन । भ्याक्सिन खोप लगाएपनि संक्रमण हुने गरेकोछ । दैनिक जीवनयापनमा, मास्क प्रयोग, हात/औंलाहरुको कीटाणु शोधन, कोठाको हावा संचालनमा ध्यान दिने आदि आधारभूत संक्रमण रोकथामका उपायहरु पूर्ण रूपले निरन्तर राख्नुहुन अनुरोध गरिएको छ ।